

**मैवाखोला गाउँपालिकाको ११ औँ गाउँ सभामा पेश भएको
आ.व. २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम**

गाउँसभाका सदस्य ज्यूहरू,
उपस्थित राष्ट्र सेवक कर्मचारीहरू,
राजनैतिक पार्टीका प्रतिनिधि ज्यूहरू,
पत्रकार मित्रहरू !

नेपालको संविधान २०७२ ले व्यवस्था गरेको संघीय शासन प्रणाली बमोजिम तीन तहका सरकार गठन भई विकास, समृद्धि र सुशासन मार्फत दिगो शान्तिको मार्गमा मुलुक अघि बढी रहेको छ । जनतालाई स्थानीय स्तरबाटै सेवा प्रवाह गर्दै उनीहरूको हक अधिकारको सुरक्षा गर्न, शासन प्रणालीमा अर्थपूर्ण सहभागिता सुनिश्चितता गर्दै, विकासका बहुआयामिक पक्षहरूमा स्थानीय जनसहभागिता, उत्तरदायित्व, पारदर्शीता सुनिश्चित गरी जनतालाई सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नका लागि स्थानीय तहको परिकल्पना गरिएकोछ । लोकतन्त्रका लाभहरूको समानुपातिक र न्यायोचित वितरण मार्फत दिगो विकासको अवधारणा अनुरूप समाजवाद उन्मुख संघीय लोकतान्त्रिक शासन प्रणालीलाई स्थापना गर्न, राष्ट्रहित, लोकतान्त्रिक गणतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपालका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र जनसंघर्ष, विभिन्न आन्दोलनहरूका क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात अमर शहिदहरू प्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दछु । साथै, विभिन्न आन्दोलनका क्रममा घाइते हुनु भएका तथा वेपत्ता नागरिकहरू प्रति उच्च सम्मान प्रकट गर्दछु । “ समृद्ध र आत्म निर्भर मैवाखोला” निर्माणको दिर्घकालिन लक्ष्य सहित अगाडी बढिरहेको हाम्रो गाउँपालिकाको यस गरिमामय ११ औँ गाउँसभा समक्ष गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गर्वको अनुभूति भएको छ ।

उपस्थित गाउँसभा सदस्यज्यूहरू,

अब म, यस सभामा आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रस्तावित विषयगत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु । यस वर्षको नीति तथा कार्यक्रममा मैवाखोला वासीको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखी शिक्षा, व्यावसायिक कृषि, भौतिक पूर्वाधार र रोजगारमुलक क्रियाकलापलाई मुख्य ध्यानमा राखिएको छ ।

बजेट, स्रोत परिचालन तथा स्रोतहरूको पहिचान सम्बन्धी नीति:

१. यस गाउँपालिकाको आन्तरिक आम्दानीलाई बढाउन स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत र साधनलाई अधिकतम उपयोग गर्दै जनतालाई रोजगारीको सुनिश्चितता गरिने छ । गाउँपालिका क्षेत्रभित्र करको दायरालाई फराकिलो बनाई न्यायोचित र प्रगतिशिल कर प्रणाली अवलम्बन गरिने छ ।
२. आवधिक योजना सहितको दिर्घकालीन गुरु योजना, तथा मध्यकालिन खर्च संरचना तयार गरि लागु गरिने छ ।
३. गाउँपालिका भित्रका मुख्य मुख्य बजारलाई आधारभूत पूर्वाधारले सम्पन्न बनाउदै व्यावसायीहरूलाई कर तिर्ने बानीको बिकास गराउन आवश्यक बजेट विनियोजन गरिने छ ।

४. कर तिर्ने बानीको विकास गर्न आवश्यक कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने छ ।
५. बजेट तथा स्रोतहरूको परिचालन गर्दा कम लागतको, कम खर्चिलो, नतिजामुखी, परिणाम ल्याउने योजना तथा कार्यक्रमहरू परिचालन गरिने छ । यस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने मूल नीतिलाई अङ्गीकार गरिने छ ।
६. जनताका असिमित आवश्यकता र मागलाई सम्बोधन गर्न गाउँपालिकालाई प्राप्त सिमित स्रोत र साधनहरूको सीमाले मात्र सम्बोधन गर्न कठिन छ तसर्थ जनताका आकाक्षाहरूलाई सफलभूत बनाउन अधिकतम रूपमा संघीय सरकार र प्रदेश सरकारसँग योजनाहरूको माग गरिने छ । ती योजनाहरूमा स्थानीय सरकारको तर्फबाट लागत साझेदारी गर्न बजेटको सुनिश्चितता गरिने छ ।
७. नतिजा नदेखिने स-साना योजनाहरूको छनौटलाई निरूत्साहित गरिदै लगिने छ ।
८. योजना तथा कार्यक्रममा स्थानीय जनताको अपनत्व र स्वामित्व बढाउन टोल विकास समितिहरू मार्फत आयोजनाको कार्यान्वयन गरिने छ । यसले योजनाको दिगोपना कायम हुने छ र उत्तरदायित्व समेत बढाउने छ ।

कृषि विकास तथा सहकारी सम्बन्धी नीति:

१. गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन कृषकहरूलाई वर्गीकरण गरी उन्नत जातका बिउबिजन तथा आधुनिक मेसिनरी उपकरणहरूको वितरण गरिने छ ।
२. “ एक घर एक करेसा बारी ” कार्यक्रम अन्तर्गत कृषकहरूलाई कृषि सामग्री उपलब्ध गराइने छ ।
३. कृषिमा अर्गानिक गाउँपालिकाको आधार तयार पार्न अर्गानिक खेति प्रणाली मार्फत स्वस्थ र गुणस्तरीय खाद्यान्न उत्पादन गर्न रासायनिक मलको प्रयोगलाई क्रमशः न्यून गरीदै शुन्यतामा पुर्याइने छ । प्राङ्गारिक, जैविक तथा कम्पोष्ट मल तयार पार्न किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गरिने छ । साथै यसको प्रयोगको निम्ति किसानहरूलाई उत्साहित तथा प्रोत्साहित गरिने छ । यसबाट गा.पा.लाई अर्गानिक कृषि उत्पादनको गुणस्तर प्राप्त गर्न लक्ष्य राखिनेछ ।
४. रासायनिक विषादीको प्रयोगलाई शून्य बनाउन जैविक विषादीको प्रयोग मार्फत रोग किरा नियन्त्रण गर्न आवश्यक तालिमहरूको व्यवस्था गर्दै किसानहरूलाई जैविक विषादी समेत वितरण गरिने छ ।
५. स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूलाई आमदानीसंग जोड्न पालिका भित्र साप्ताहिक हटियाको व्यवस्थाका लागि पहल गरिने छ । यसै आ.व.मा साँघुपाटी लगायतका बजारमा साप्ताहिक हटियाको सुरुवात गरिने छ । यसका निम्ति आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिने छ ।
६. कृषकले उत्पादन गरेको कृषि उपजलाई बजार सम्म पुर्याउन गाउँपालिकाकाले सहयोग गर्ने नीति लिएको छ । विभिन्न कारण वस कृषि उपज नासिएमा, कुहिएमा वा बजार सम्म पुर्याउन नसकिएको खण्डमा प्रचलित बजार मुल्य बराबरको क्षतिपूर्ति दिन गाउँपालिका तत्पर रहने छ ।
७. व्यावसायिक रूपमा खाद्यान्न बाली, नगदेबाली तथा तरकारी खेती प्रवर्द्धन गर्न उन्नत जातका बिउबिजनहरू किसान समक्ष पुर्याउन विशेष नीति अवलम्बन गरिने छ ।
८. कृषकहरूको आयस्तर वृद्धि गर्न तापक्रम, हावापानी, भूगोल र प्रकृति अनुसार “ एक वडा एक उत्पादन ” कार्यक्रम अन्तर्गत कृषि पकेट क्षेत्रहरूको घोषणा गरिदै लगिने छ । उक्त कार्यक्रमको लागि यसै आ.व बाट वैज्ञानिक विधिबाट माटो परिक्षण गर्न आवश्यक उपकरणको व्यवस्था गरिने छ ।

९. अलैची उत्पादन यहाँको मुख्य नगदेबाली भएकोले अलैचीमा लाग्ने रोग पहिचान तथा बगान व्यवस्थापन सम्बन्धि आवश्यक कार्य गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत अलैची जोन कार्यक्रम कार्यान्वयन ईकाइसंग साझेदारी गरिने छ ।
१०. कृषिमा आधुनिकिकरण गर्न आवश्यक प्राविधिकको व्यवस्था गरी जनताको घर दैलोमा सेवाको प्रत्याभुति दिलाइनेछ।
११. सिचाईका लागि पकेट क्षेत्र घोषणा गरिएका क्षेत्रमा पक्की र एकिकृत कुलो निर्माण गरिने छ ।
१२. स्थानीय स्तरमा परापूर्वककाल देखि चली आएका कुलोहरूको संरक्षण गरिने छ र मर्मत संभार समेत गरिने छ ।
१३. बढ्दो जलवायु परिवर्तनलाई मध्य नजर गर्दै वैकल्पिक नगदेबालीहरूको लागी अध्ययन अनुसन्धान गरिने छ ।
१४. गाउँपालिकामा सञ्चालित सहकारीहरूको सूची तयार गरी सहकारीहरूको सहभागितामा सहकारी सञ्जाल गठन गरिने छ ।
१५. सहकारीहरूको आर्थिक पक्षहरूलाई व्यवस्थित गर्न सहकारी लेखा व्यवस्थापन तालिम प्रदान गरिने छ ।
१६. विभिन्न आमा समूह, महिला समूह, कृषक समूह तथा बचत समूहलाई सहकारीको सिद्धान्तमा क्रमशः परिणत गर्दै लगिने नीति बनाइने छ ।
१७. सहकारीको माध्यमबाट सामुयिक वचत तथा लगानीका लागि प्रोत्साहन गरिने नीति अवलम्बन गरिने छ ।
१८. जडीबुटीको पहिचान र संरक्षण एवम उपयोग सम्बन्धी कार्यक्रम ल्याइने छ ।

पशुपंक्षी विकास सम्बन्धी नीति:

१. व्यावसायिक दुग्ध उत्पादनलाई जोड दिदैँ गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउन र गाई तथा भैसी पालन व्यावसायलाई प्रोत्साहन गरिने छ ।
२. गाउँपालिकालाई मासु र अण्डामा आत्म निर्भर बनाउन व्यावसायिक पशुपालन र कुखुरा पालनलाई जोड् दिइने छ । यस आ.व. मा पनि पशुपालन पकेट क्षेत्रलाई निरन्तरता दिइने छ ।
३. उत्पादित दुधलाई पालिका भित्रै आधुनिक मेशिनबाट छुर्पी, चिज, कुराउनी लगायतका दग्ध जन्य पदार्थहरू उत्पादन गर्न मिसन कार्यक्रम लागु गरिने छ ।
४. भौगोलिक वातावरण सुहाउँदो पशुपालनमा जोड दिइने छ । साम्तुङ, ओदक, भित्ते लगायतका क्षेत्रमा भेडा बाख्रा पालनलाई प्रोत्साहन गरिदैँ लगिने छ ।
५. पशुपंक्षीमा लाग्ने विभिन्न किसिमका रोगको रोकथाम तथा नियन्त्रणका लागि खोप तथा अन्य आवश्यक औषधीको व्यवस्था गर्न बजेटको विनियोजन गरिने छ ।
६. किसानहरूलाई पशुपालनमा प्राविधिक सेवा प्रवाह गर्ने उद्देश्यले साविकको फाकुम्बा गा.वि.स. लाई समेट्ने गरी वडा नं. ५ मा र वडा नं. १ र २ लाई संयुक्त रूपमा सेवा प्रवाह गर्ने गरी ढुङ्गेसाँघुमा गरी दुई स्थानमा पशु सेवा केन्द्र स्थापना गरी आवश्यक कर्मचारीको व्यवस्था यसै आ.व. मा गरिने छ ।
७. उन्नत घाँसको विरूवा उत्पादन तथा तालिमको व्यवस्था गरी पोषिलो आहारा प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । यसका लागि पालिका स्तरीय नर्सरीको स्थापना गरिने छ ।
८. गाउँपालिका भित्र व्यवस्थित पशुपालनका लागि घाँस विस्तार तथा आवश्यकताहरू पहिचान गर्न आवश्यक नीति बनाइनेछ ।

९. गाउँपालिकालाई मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर बनाउन व्यावसायिक कुखुरा पालन, बंगुर पालन तथा बाख्रा पालनलाई जोड दिइनेछ । यसका लागि गत आ.व. मा झै यस आ.व मा पनि बजेटको व्यवस्था गरिएको छ । क्रमश यस लाई सबै वडामा विस्तार गरिदै लगिने छ ।
१०. माछापालन व्यावसायलाई प्रवर्द्धन गरिने छ ।

लघु उद्यम तथा नागरिकको आय आर्जन सम्बन्धी नीति:

१. स्थानीय तह एक औद्योगिक ग्राम कार्यक्रमलाई प्राथमिकतामा राखेर एक सुविधा सम्पन्न औद्योगिक ग्राम स्थापना गरिने छ ।
२. स्थानीय स्रोत र साधनको उचित प्रयोग गरी अधिकतम आय आर्जन हुने खालको उद्यम व्यावसाय सञ्चालन गर्न प्राविधिक तथा व्यावसायिक सिप विकास तालिमको व्यवस्था गरिने छ । यसका लागि बहुउद्देशीय तालिम केन्द्र स्थापना गरिने छ ।
३. स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नका लागि रोजगारीका वैकल्पिक अवसरहरूको पहिचान गरिने छ ।
४. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष नयाँ लघु उद्यम मेडमोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिने छ ।
५. स्थानीय स्तरमा उपलब्ध अल्लो, अलैची र प्राकृतिक स्रोतको उपयोगबाट विभिन्न घरायसी सामानहरू निर्माण गरिने छ र बजारको प्रवर्द्धन गर्न गा.पा. ले सहयोग गर्ने छ ।
६. प्रत्येक वर्ष न्यूनतम २० जना युवालाई प्रत्येक वडाबाट स्वरोजगार बन्न सिप सिकने अवसर प्रदान गरिने छ ।
७. पुराना उद्यमीहरूको पहिचान गरी एडभान्स सिप तालिमको व्यवस्था गरिने छ ।
८. गाउँपालिकाको आफ्नै लगानीमा उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।

शिक्षा सम्बन्धी नीति:

१. गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न योजनाबद्ध रूपमा लागिने छ ।
२. मैवाखोला मा.वि. लाई नमूना विद्यालयको रूपमा विकास गर्न आवश्यक भौतिक तथा शैक्षिक गुरुयोजना तयार पार्न बजेटको व्यवस्था गरिने छ ।
३. ५ वर्षमा १ डाक्टर उत्पादन गरी कम्तीमा ५ वर्ष अनिवार्य रूपमा मैवाखोला मै सेवा गर्ने गरी एम.बि.बि.एस अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गर्न रकम विनियोजन गरिने छ ।
४. शिक्षकहरूको क्षमता विकासका लागि प्रत्येक तहको नयाँ पाठ्यक्रम प्रवोधिकरण गरिने छ ।
५. प्रत्येक वर्ष शैक्षिक क्यालेण्डर निर्माण गरी मैवाखोला गाउँपालिकाको शिक्षालाई वार्षिक रूपमा व्यवस्थित गर्दै लगिनेछ ।
६. सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धीका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच त्रिकोणात्मक सम्बन्ध अपरिहार्य छ त्यसका लागि “ शिक्षक, विद्यार्थी तथा अभिभावकसँग जनप्रतिनिधिह ” नामक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ ।

७. विद्यार्थी संख्याको आधारमा शिक्षक न्यून भएका विद्यालयहरूमा बालविकास केन्द्र थप गरिने छ । यसका लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
८. शिक्षकहरूलाई कार्यमूलक अनुसन्धान तालिम दिई शैक्षणिक कार्यलाई व्यवस्थित गर्दै लगिने छ ।
९. शिक्षक, विद्यार्थी र विद्यालयको क्षमता, गुणस्तर र परिणामलाई मापन, नियन्त्रण र परिक्षण गर्न कक्षा ५ र ८ को परिक्षालाई पालिका स्तरीय बनाइने छ । र उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालयलाई सदा झैं पुरस्कृत गर्ने नीति गाउँपालिकिलाले लिएको छ ।
१०. पढाइका अलावा विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई विद्यालय स्तरबाटै प्रस्फुटन तथा पहिचानका लागि प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने छ । यसका लागि आवश्यक बजेटको व्यवस्थापन गरिने छ ।
११. सामुदायिक विद्यालयहरूको अतिरिक्त क्रियाकलाप मानिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित गर्न संघीय सशर्त रकम बाहेक यस गा.पा बाट समेत बजेटको व्यवस्था गरिने छ ।
१२. आजको विश्वव्यापिकरण र गोल्डवुल ल्याडवेजको रूपमा लिइएको अंग्रेजी भाषामा सामुदायिक विद्यालयका विद्यार्थीलाई निपुर्ण बनाउन यसै आ.व. बाट प्रत्येक कक्षामा अंग्रेजी विषयको व्याकरण थप गरिने छ ।
१३. विद्यालयहरूलाई व्यावस्थापन र सञ्चालनका लागि थप आर्थिक सहयोग गरिने छ ।
१४. स्थानीय मातृभाषामा पठनपाठनको व्यवस्था मिलाइने छ ।
१५. प्रत्येक विद्यालयहरूलाई भौतिक पूर्वाधारले सम्पन्न गर्दै लगिने छ ।
१६. मुख्य विद्यालयहरूमा छात्रवासको व्यवस्था मिलाइने छ ।
१७. शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यलाई आवश्यकताका आधारमा निरन्तर रूपमा अघि बढाइने छ ।
१८. प्रत्येक विद्यालयमा सिकाइ उपलब्धि वृद्धिका लागि अतिरिक्त कक्षा सञ्चालन तथा डे वोर्डसको व्यवस्था गर्दै लगिनेछ।
१९. प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन क्रमश इन्टरनेटको व्यवस्था गरिदै लगिने छ ।
२०. शिक्षकहरूलाई प्रविधिमैत्री शिक्षणका लागि तालिम सञ्चालन गरी दक्ष बनाउदै लगिने छ ।
२१. प्रत्येक विद्यालयलाई बालमैत्री विद्यालय बनाउँदै लगिने छ ।
२२. प्रत्येक विद्यालयमा बाल क्लब गठन गरी विद्यार्थीहरूलाई सकृय गराइने छ ।
२३. सयन कक्ष सहितको बाल विकास केन्द्रको स्थापना गर्न रकमको विनियोजन गरिएको छ ।
२४. विद्यालयहरूमा डिजिटल हाजिरीको व्यवस्था गरिदै लगिने छ ।
२५. विद्यालय अनुगमनलाई प्रभावकारी रूपमा लागु गरिने छ ।

स्वास्थ्य तथा जनसंख्या सम्बन्धी नीति:

१. गाउँपालिका भित्रका जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरूको आधारभुत स्वास्थ्य प्रति जवाफदेही बन्दै महिनामा एक पटक स्वास्थ्यकर्मी घरमै पठाइ प्राथमिक स्वास्थ्य परिक्षण तथा औषधी उपचार गर्नुका साथै निशुल्क औषधि सहितको प्राथमिक उपचार किट वितरण गर्न आवश्यक रकमको व्यवस्था गरिएको छ ।
२. जटिल बाहेक सामान्य तथा गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता गाउँपालिका मै गर्न “ हाँप्रै अस्पताल हाँप्रै डाक्टर ” भन्ने नारा अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र दुङ्गेसाँघुमा १ जना एम.बि.बि.एस डाक्टरको पद पूर्ति गर्नुका साथै फार्मसी सेवा समेत सञ्चालन गर्न आवश्यक रकमको विनियोजन गरिएको छ ।

३. गाउँपालिकाकै गौरवको आयोजनाको रूपमा लिइएको निर्माणाधिन १५ शैयाको अस्पताललाई तोकिएको समयमा सम्पन्न गर्नका लागि पहल गरिने छ । यसबाट जटिल किसिमका स्वास्थ्य उपचार समेतको सुनिश्चितता गर्न प्रयास गरिने छ ।
४. सबै स्वास्थ्य चौकीहरू मार्फत नेपाल सरकारबाट निशुल्क गरिएका ९१ प्रकारका औषधिहरू वितरण कार्यलाई निरन्तरता दिदै लगिने छ ।
५. मैवाखोला गाउँपालिका भित्रका प्रत्येक वडालाई पूर्ण खोप युक्त घोषणा गरि सकिएकोछ । यसको दिगोपनाका लागि स्वास्थ्य क्षेत्रमा निरन्तर अनुगमन तथा मुल्याङ्कन गरिने छ ।
६. यस गाउँपालिकामा रहेका महिला सामुदायिक स्वास्थ्य संयमसेविका, महिला स्वास्थ्यकार्यकर्ता तथा स्वास्थ्य कर्मीहरूलाई अधिकतम परिचालन गरी स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।
७. सुत्केरी आमा तथा नवजात शिशुहरूको नियमित स्वास्थ्य परिक्षणको लागि नर्सिङ कर्मचारी घर घरमा पठाइ आवश्यक परामर्श दिने व्यवस्था मिलाइने छ ।
८. स्वास्थ्य चौकीमा आवश्यक न्यूनतम भौतिक सुविधा र आवश्यक उपकरणहरू उपलब्ध गराइ जटिल अवस्थाका रोग र विरामी वाहेकका रोगको उपचार गाउँपालिका भित्रका स्वास्थ्य सस्थामा सहज रूपमा उपलब्ध हुने व्यवस्था मिलाइने छ।
९. ल्याब सेवालाई अझ व्यवस्थित गर्दै लगिने छ ।
१०. गाउँपालिकाबाट उपलब्ध एम्बुलेसबाट गाउँपालिका भित्रका गर्भवति आमाहरूलाई घरबाट स्वास्थ्य संस्था सम्म निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने छ । अति विपन्न तथा विपन्न नागरिकका लागि नेपाल भित्रका जुनसुकै स्वास्थ्य संस्था सम्म पुर्याउन न्यूनतम सेवा शुल्कका आधारमा एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।
११. सबै स्वास्थ्य संस्थाहरूमा बर्थिङ सेन्टर सञ्चालन गरी आवश्यक जनशक्ति र प्रविधिले सुविधा सम्पन्न बनाइने छ ।
१२. स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताको आधारमा तालिमको व्यवस्था गरिने छ ।
१३. स्वास्थ्य आमा समूहको बैठकमा उपस्थित हजार दिनका आमालाई पोषणयुक्त खाजाको व्यवस्था गरिने छ ।
१४. अतिविपन्न आर्थिक अवस्था भएका व्यक्तिहरूको जटिल किसिमका उपचारमा सहयोग गर्न अध्यक्ष स्वास्थ्य सहयोग कोषको व्यवस्था गरिने छ ।
१५. विभिन्न किसिमका सरुवा रोग र महामारीबाट बच्न विशेष स्वास्थ्य सम्बन्धी निति तथा योजना तय गरिने छ ।
१६. स्वास्थ्य चौकी स्थापना गर्न बाँकी रहेका वडाहरूमा यसै आर्थिक वर्षबाट स्थापना गर्दै लगिने छ ।
१७. प्रत्येक गर्भवति आमाहरूको नियमित स्वास्थ्य चेक जाचको लागि स्वास्थ्य संस्थाहरूमा अल्ट्रासाउण्ड सेवा समय समयमा उपलब्ध गराउने नीति लिइने छ ।

खेलकुद सम्बन्धित नीति:

१. यस गाउँपालिकामा निर्माणाधिन गाउँपालिकाकै गौरवको रंगशाला मदन भण्डारी- स्मृती रङ्गशालालाई सम्पन्न गर्न प्रदेश र संघीय सरकारसँग सहकार्यका लागि पहल गरिने छ ।
२. आधारभूत विद्यालयबाट राम्रो खेल खेल्ने खेलाडीहरूलाई देशका उत्कृष्ट व्यावसायिक क्लबमा अवसरका लागि प्रयास गरिने छ ।
३. स्थानीय स्तरमा आयोजना गरिने विभिन्न खेलकुद कार्यक्रममा स्थानीय क्लबसँग सहकार्य गरी खेलकुदको विकास गरिनेछ।
४. विद्यालय स्तर बाट उत्कृष्ट खेलाडी उत्पादनका लागि विद्यालयहरूलाई आवश्यक खेल सामग्री निशुल्क वितरण गरिनेछ।
५. खेलकुद विकासका लागि अध्यक्ष खेलकुद सहयोग कार्यक्रम अन्तर्गत रकम विनियोजन गरिएको छ ।

६. शिवरात्रीको अवसरमा साँघुपाटिमा आयोजना हुने खेलकुद कार्यक्रमलाई सहयोग गर्न रकमको विनियोजन गरिने छ ।

विज्ञान तथा प्रविधि सम्बन्धी नीति:

१. गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सबै स्वास्थ्य संस्था, सबै सामुदायिक विद्यालयहरूमा ब्रोडब्याण्ड इन्टरनेटको व्यवस्था गरिने छ ।
२. गाउँपालिकाको कार्य सम्पादनलाई सर्वसुलभ, चुस्त दुरुस्त र प्रविधि मैत्री बनाउन प्रविधिको अधिकतम प्रयोग गरिने छ ।
३. गाउँपालिकाको वेब साइट तथा फेसबुक पेजबाट सम्पूर्ण सूचनाहरूको सम्प्रेषण गरी सूचनाको हकको प्रत्याभुती दिलाइनेछ।
४. गाउँपालिकाका विभिन्न शाखा मार्फत प्रवाह हुने सेवा सुविधालाई भरपर्दो, गुणस्तरीय र सहज बनाउन आवश्यकता अनुसार विभिन्न सफ्टवेयर तथा हार्डवेयरको प्रयोग गर्दै लगिने छ ।
५. गाउँपालिकाबाट प्राप्त सेवाका लागि आवश्यक फाराम, निवेदन, योजना सम्झौता लगायतका कागजपत्र गाउँपालिकाको वेबसाइटबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाइने छ ।
६. वित्तीय तथा आर्थिक सुशासन कायम गर्दै जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धात्मक बनाउनका लागि यस गा.पा. बाट सञ्चालित योजनाहरूलाई ई-विडिड प्रणाली मार्फत ठेक्का आब्हान गर्ने नीति अवलम्बन गरिने छ ।
७. गाउँपालिकाले वार्षिक योजना र बजेट तर्जुमा गर्न, गाउँपालिकाको भौगोलिक, सामाजिक, आर्थिक तथा पूर्वाधार लगायतका क्षेत्रको यथार्थ स्थिति देखिने गरी बस्तुगत विवरण (डिजिटल प्रोफायल) तयार गरिने छ ।

सुकुम्बासी व्यावस्थापन सम्बन्धी नीति:

१. गाउँपालिका भित्र रहेका जग्गाविहिन सुकुम्बासीहरूको पहिचान गरी व्यावस्थापन गर्दै लगिने छ ।

लैंगिक समानता र समावेशीकरण सम्बन्धी नीति:

१. गाउँपालिका भित्र रहेका महिला\आमा समूहको क्षमता अभिवृद्धि गर्न चेतनामुलक तथा शिपमुलक तालिमको व्यवस्था गरिने छ ।
२. लैंगिक विभेदलाई न्यूनिकरण गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिने छ ।
३. महिलालाई आर्थिक कृयाकलापमा सक्रिय बनाउन महिला उद्यमशिलता कार्यक्रम सञ्चालन गरिने छ ।
४. गाउँपालिका भित्रका परम्परागत पेशाको संरक्षण, सम्वर्धन तथा आधुनिकिकरणको लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
५. जातीय छुवाछुत तथा भेदभावलाई न्यूनिकरण गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छ ।
६. गाउँपालिका स्तरीय एक बाल क्लब गठन गरी समाजमा रहेका विकृतिहरू जस्तै: बालविवाह, लागूपदार्थ, दुर्व्यशानी, बाल श्रम शोषण, घरेलु हिंसा रोक्न तथा न्यूनिकरण गर्न अभियान सञ्चालन गरिने छ ।

खानेपानी तथा सरसफाई सम्बन्धी नीति:

१. गाउँपालिका भित्रका मुख्य मुख्य बजार क्षेत्रलाई पहिचान गरी नसड्ने फोहोरमैलालाई व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण गरिने छ ।
२. गाउँपालिका भित्र सञ्चालित खानेपानी आयोजनाहरूको दिगो सञ्चालन र निरन्तरताका लागि गैर सरकारी संस्था GWT संग सहकार्य गरी आवश्यक मर्मत सम्भार गरिने छ ।
३. खानेपानी सरसफाई तथा स्वच्छता योजना तयार गरी कार्यान्वयन गरिने छ ।
४. गाउँपालिका भित्र रहेका सम्पूर्ण खानेपानी मुहानहरूको विवरण संकलन गरी मुहान संरक्षण गरिने छ ।
५. एक घर एक धाराको नीति अन्तर्गत सबै नागरिकहरूको घर घरमा स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।
६. सार्वजनिक क्षेत्र, बढी मानिसहरूको जमघट हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने छ ।
७. गाउँपालिकाका मुख्य मुख्य बजारमा उचित ढलनिकासको व्यवस्था गरिने छ ।
८. परम्परागत पोखरी, कुवा, ढुङ्गेधाराहरूको संरक्षण गरिने छ ।

विद्युत तथा उर्जा सम्बन्धी नीति:

१. गाउँपालिका कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा विद्युतको आपूर्ति सहज बनाउन राष्ट्रिय प्रसारण लाइनको पहुँच पुर्याइने छ ।
२. गाउँपालिका भित्रका सबै नागरिक, संघसंस्था, टोल तथा बस्तीहरूमा राष्ट्रिय प्रसारण लाइन जडान तथा विस्तार गर्न आवश्यक पहल गरिने छ ।
३. गाउँपालिका भित्र सञ्चालित लघु जलविद्युत परियोजनालाई दिगो र भरपर्दो बनाउन आवश्यक सहयोग गरिने छ ।

पर्यटन सम्बन्धी नीति:

१. गाउँपालिका भित्र रहेका सबै पर्यटकीय स्थलहरूको पहिचान गरी विस्तृत सम्भाव्यता अध्ययन तथा स्थलगत सर्वे गरी एकिकृत डिजाइन सहित सूचि तयार गरिने छ ।
२. पर्यटन क्षेत्रको संख्यात्मक र गुणात्मक अभिवृद्धि तथा रोजगारी सिर्जना गर्न पर्यटन क्षेत्रमा स्थानीय समुदायको संलग्नतामा निजी क्षेत्रलाई समेटेर पर्यटन क्षेत्रको व्यावसायिकरण गर्न आवश्यक योजना तर्जुमा गरिने छ ।
३. मैवाखोला गाउँपालिकाको पर्यटन गुरु योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेका पर्यटकीय क्षेत्रहरूको विकास गरिने छ ।
४. नेपालमा पाइने ३२ मध्ये २८ प्रकारको लालिगुरासहरूको संरक्षण गर्दै “लालिगुरास अध्ययन केन्द्र” को रूपमा विकास गर्ने उद्देश्यले मिल्के क्षेत्रमा निर्माणाधिन लालिगुरास पार्कलाई तोकिएकै समयमा सम्पन्न गरिने छ । यसबाट गाउँपालिकाको आन्तरिक तथा वाह्य पर्यटन समेत मजबुत हुने छ ।
५. लोपउन्मुख रेडपाण्डाको संरक्षण र संख्या वृद्धिका लागि (रेडपाण्डा प्रजनन केन्द्र) स्थापना गर्न आवश्यक नीति निर्माणका लागि यस क्षेत्रमा सम्लग्न विभिन्न सरोकारवाला निकायहरूसंग समन्वय गरिने छ ।
६. यस क्षेत्रमा पाइने लोपउन्मुख रेडपाण्डा, डाफे, मुनाल झारल, हिउँ चितुवा लगायतको संरक्षणका लागि जनचेतना बढाउन आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । स्थानीय पाठ्यक्रममा समेत यस विषयलाई समेटि अध्ययन अध्यापन गराइने छ ।

७. पर्यटकीय स्तलहरूको प्रचार प्रसार तथा प्रवर्द्धन गर्न मैवाखोला गाँपालिकाको केन्द्र साँघु देखि लालिगुरास क्षेत्र मिल्के-गोरूजुरे-जलजले हुँदै मिक्वाखोला गाउँपालिकाको सोधु पोखरी सम्मको महत्वपूर्ण, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण स्थलहरूलाई समेट्दै साहसिक पर्यटकीय पद मागको दुरगामी योजना अगाडी सारिएको छ । यसका लागि यसै आ.व. मा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्न आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
८. ग्रामिण पर्यटनलाई व्यवस्थित गर्न होमस्टे पर्यटन व्यावसायलाई विशेष प्राथमिकता दिइने छ ।

गैरसरकारी संघ संस्था सम्बन्धी नीति:

१. यस गाउँपालिका क्षेत्रमा आफ्नो कार्यक्षेत्र बनाएका राष्ट्रिय अन्तराष्ट्रिय गैर सरकारी संघ संस्थाहरूको कार्यक्रम, बजेट, समय तालिका, कार्यक्रमको औचित्य, प्रभाव, अवसर, लाभान्वित क्षेत्र समेतको विश्लेषण र मूल्याङ्कन गरेर मात्र राय सहित स्वीकृति दिइनेछ । साथै गाउँ कार्यपालिकाको कार्यालयले प्रस्तावित कार्यक्रमको क्षेत्र परिवर्तन गर्न सक्नेछ र गाउँ कार्यपालिकाको कार्यालयमा एक गैर सरकारी संघ संस्था अनुगमन ईकाइ गठन गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइने छ ।
२. गैरसरकारी संघ संस्थासँग विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने सन्दर्भमा आवश्यक साझेदारी तथा सहकार्य गरिने छ ।

विपद व्यवस्थापन, बन वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन सम्बन्धी नीति:

१. उच्च पहिरोको जोखिममा रहेका क्षेत्रहरूलाई वायो ईन्जिनियरिङ विधिको प्रयोग गरी वाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन आवश्यक व्यवस्था गरिने छ ।
२. गाउँपालिका भित्र सञ्चालन गरिने योजनाहरूमा अनिवार्य वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रयास गरिने छ ।
३. वडामा रहेका झरना, पोखरीहरूको पहिचान गरी आवश्यक संरक्षण गरिने छ ।
४. माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जलवायु परिवर्तनसँग अनुकूलन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
५. गाउँपालिकालाई प्लाष्टिक मुक्त गाउँपालिका बनाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने छ ।
६. स्थानीय प्रकोप व्यवस्थापन कोषको व्यवस्था गरिने छ ।

संगठन संरचना दरबन्दी र कार्यविवरण तथा सुशासन र सेवा प्रवाह सम्बन्धी नीति:

१. व्यवस्थित सेवा प्रवाहका लागि स्थानीय बिशिष्टता झल्कने गरी गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण गरिनेछ । यसका लागि विस्तृत परियोजना सहितको गुरु योजना तयार पार्न यसै आ.व.मा आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
२. यस गाउँपालिकामा चाहिने जनशक्ति छनौट गर्दा समावेशी सिद्धान्तको आधारमा यसै पालिकाका जनतालाई उच्च प्राथमिकता दिने नीति ल्याइने छ ।
३. संघीय तथा प्रादेशिक सरकारको अनुदानमा प्राप्त हुने योजना, परियोजना तथा जिल्ला समन्वय समितिबाट समायोजन भई आउने विभिन्न दरबन्दीका कर्मचारीहरूको यथोचित परिचालन गर्ने नीति अवलम्बन गर्नुका साथै उक्त पदहरूको

- कार्यबोझ, कार्यपद्धति र कर्मचारीको आवश्यकता लगायतका विषयहरू अध्ययन गरी दरबन्दीमा हेरफेर तथा कटौती गर्दै जाने र स्वर्णीम विदाई गर्ने सहितको मानव संसाधन व्यवस्थापन गर्ने नीति अवलम्बन गरिने छ ।
४. गाउँपालिका स्तरमा एकीकृत सेवा केन्द्रको अवधारणालाई सेवा प्रवाहमा जोड्न सकिने सम्भाव्यताको अध्ययन गरी उचित कार्यक्रम तय गरिने छ ।
 ५. गाउँ कार्यपालिका र वडा कार्यालयहरूको दरबन्दी संरचना संघीय सरकार र प्रादेशिक सरकारसंग संगठन र विकास सम्बन्धी आवश्यक समन्वय, परामर्श र साझेदारी गरी सोही अनुरूप पदपुर्ति समायोजन, दरबन्दी सृजना, सरुवा तथा वृत्तिविकास प्रणालीलाई व्यवस्थित गरिने छ ।
 ६. गाउँपालिका स्थित सार्वजनिक निकायहरूमा सम्पादन हुने सेवा प्रवाह तथा कामकारवाहीको उचितमुल्याङ्कन गरी पुरस्कार तथा दण्डको व्यवस्था गरिने छ ।
 ७. कर्मचारीहरू तथा जनप्रतिनिधीहरूको क्षमता अभिवृद्धिका लागि अभिमुखिकरण तालिम, गोष्ठी तथा अवलोकन भ्रमणको कार्यक्रम गरिने छ ।
 ८. गाउँपालिकाबाट प्रवाह गरिने सेवालालाई चुस्त दुरुस्त र जनमुखी बनाउन कार्यालय व्यावस्थापनसंग सम्बन्धीत सम्पूर्ण कार्यलाई व्यवस्थित तथा प्रविधिमैत्री बनाउदै लगिने छ ।
 ९. गाउँपालिकाबाट कार्य सम्पादन गर्दा पारदर्शी, जवाफदेही र सहभागितामूलक प्रक्रिया अवलम्बन गरिने छ ।
 १०. विकास निर्माण लगायतका सेवा प्रवाहहरूलाई पारदर्शिता कायम गर्न आवश्यकता अनुसार सार्वजनिक सुनुवाई, खर्च सार्वजनिकीकरण, लेखापरिक्षण लगायतका कार्यक्रमलाई निरन्तरता दिइने छ ।
 ११. पत्रकार महासंघ ताप्लेजुङको सहकार्यमा जनप्रतिनिधि संग सञ्चारकर्मी नामक कार्यक्रम सञ्चालन गरिनेछ ।
 १२. जनप्रतिनिधी र कर्मचारीहरूको आचार संहिता पालनालाई प्रभावकारी बनाइने छ ।
 १३. नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ द्वारा प्रदत्त अधिकार बमोजिम गाउँपालिकालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि, निर्देशिका, मापदण्ड निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिने छ ।
 १४. आयोजना र कार्यक्रमहरूको तर्जुमा, अनुगमन तथा मुल्यांकन गर्ने कार्यमा अझ प्रभावकारी बनाउदै लगिने छ ।
 १५. डिजिटल नागरिक वडापत्र मार्फत सेवाग्राहीलाई सेवा प्रवाहको बारेमा जानकारी गराउने नीतिलाई कार्यान्वयनमा ल्याइनेछ ।
 १६. सामाजिक सुरक्षा भत्ता वडा वडाबाट वितरण गर्ने व्यवस्था मिलाइने छ ।
 १७. वडा नं. ५ र ६ का नागरिकहरूलाई शान्ती सुरक्षाको प्रत्याभूति दिलाउन सो क्षेत्रमा एक अस्थायी प्रहरी चौकी निर्माण गर्न आवश्यक पहल गरिने छ ।
 १८. न्यायिक समिति मार्फत न्याय सम्पादनका कामहरूलाई प्रभावकारी बनाइने छ ।

सडक तथा भौतिक पूर्वाधार विकास सम्बन्धी नीति:

१. वसन्तपुर-गुफा-साँघु-दोभान, मदन भण्डारी लोक मार्गलाई स्तरोन्नती तथा कालोपत्र गर्न केन्द्र सरकारसंग आवश्यक समन्वय तथा पहल गरिने छ ।
२. सदरमुकाम फुडलिडबाट दोभान हुदै गाउँपालिकाको वडा नं. १ देखि वडा नं. ६ लाई गाउँपालिकाको केन्द्र सम्म जोड्ने मुख्य सडकलाई प्राथमिकतामा राखी स्तरउन्नती गरिनेछ । यसका लागि यसै आ.व. मा आवश्यक बजेटको व्यवस्था गरिने छ ।
३. गाउँपालिका भित्रका मुख्य सडकहरूलाई बाह्रै महिना चल्ने बनाउनको लागि नाली काट्ने, ग्राभेल गर्ने, होमपाईप लगाउने तथा जोखिमयुक्त ठाउँमा तारजाली, पर्खाल लगाउने व्यवस्था गरिने छ ।
४. सडकको क्षेत्राधिकार तोकी, जि.पी.एस ट्रायाकिड सहितको पालिका सडक सञ्जालको गुरु योजना सडक सञ्जालको मास्टरप्लान निर्माण गरिने छ ।
५. गाउँपालिका भित्रका सडकहरूको क्षेत्राधिकार (राइट अफ वे) तोकी सडक निर्माण कार्यलाई निरन्तरता दिइने छ ।
६. गाउँपालिका भित्रका मुख्य सडकहरूको पहिचान गरी दिगो सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गरी कार्यान्वयन गरिनेछ । यसका लागि यस आ.व.मा कम्तिमा २ वटा मुख्य सडकको पहिचान गरी स्तरोन्नती तथा आवश्यकताका आधारमा ट्रायाक ओपन गरिने छ ।
७. गाउँपालिका आफैले मात्र निर्माण गर्न नसक्ने ठुला आयोजनाका लागि संघ र प्रदेश संग साझेदारि गर्ने नीति लिइनेछ । यसका लागि यसै आ.व. बाट डि.पी.आर तयार गरिने छ ।
८. गाउँपालिका भित्र सञ्चालित भौतिक पूर्वाधारका योजनाहरू न्युनतम रू. ५ लाख भन्दा कमका योजनाहरू छनौट गरिने छैन । यसै आ.व. बाट यस नीति लाइ प्राभावकारी रुपमा कार्यान्वयन गरिने छ ।
९. गाउँपालिका केन्द्रबाट जिल्ला सदरमुकाम जोड्ने सडकको प्राथमिकिकरण गरी आवश्यक बजेट विनियोजन गरिने छ ।
१०. गाउँपालिका भित्र निर्माण गरिने सडकहरूको वर्गिकरण गरी सोहि बमोजिम बजेट विनियोजन गरिने छ ।
११. गाउँपालिका भित्र निजि तथा सार्वजनिक भवनहरू निर्माण गर्दा भवन आचारसंहिता अनिवार्य लागु गरिने छ ।
१२. गाउँपालिका भित्र सञ्चालित ठुलठुला सडक आयोजना, मोटेरेवलपुल निर्माणका लागि अनिवार्य रुपमा डि.पी.आर गरिनेछ ।
१३. श्रमदान बढी जुट्ने सडक तथा भौतिक योजनाहरूलाई बढी प्राथमिकता दिइने छ ।
१४. प्रत्येक वडाको केन्द्र जोड्ने सडकलाई मुख्य प्राथमिकतामा राखी स्तरोन्नती गरिने छ ।
१५. गाउँपालिकाले निर्माण गरेका मुख्य मुख्य सडकहरूको रेखदेख तथा संरक्षण गर्न प्रत्येक वडामा सडक हेरालुको व्यवस्था गरिने छ ।

आदरणीय गाउँसभाका सदस्यज्यूहरू,

अन्त्यमा, यस नीति तथा कार्यक्रमलाई अक्षरांस कार्यान्वयन गर्न सकेको खण्डमा गाउँपालिकालाई उच्च हिमाली जिल्लाको समृद्ध, सम्मुनत र नमुना गाउँपालिकाको रूपमा विकास गराउन सकिने प्रशस्त सम्भावना रहेको जानकारी गराउदछु । यस ११ औँ गाउँ सभामा सहभागी उपाध्यक्ष ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यू, सम्पूर्ण वडा अध्यक्ष एवम सदस्य ज्यूहरू, कार्यपालिका सदस्य ज्यूहरू, नीति तथा कार्यक्रम निर्माणमा खटिनु भएका कर्मचारीहरू, राजनैतिक पार्टी, राष्ट्रसेवक, नीजि सहकारी र सामुदायिक क्षेत्र, किसान तथा श्रमिक वर्ग, नागरिक समाज, विकास साझेदार, सञ्चारकर्मीहरू एवम यो सभा सम्पन्न गर्न यो हल उपलब्ध गराइ दिनहुने श्री नारायणी नमूना मा.वि. लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद !

विजय प्रकाश वनेम
अध्यक्ष
मैवाखोला गाउँपालिका
२०७९/०३/०९